



रामपुर नगरपालिका

स्थानीय राजपत्र

खण्ड: ३

संख्या: ३ मिति: २०७६/०६/०३

भाग - २

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम रामपुर नगरपालिकाको नगर कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ।

रामपुर नगरपालिकाको
औषधि पसल (फार्मेसी) संचालन अनुमति, अनुगमन र नियमन
कार्यविधि, २०७६

प्रस्तावना:

नेपालको संविधानमा उल्लेख गरिएको मौलिक हकको पालन गर्नु राज्यको दायित्व भएको, नेपालको संविधानको अनुसूची ८ को (९) बाट स्थानिय तहलाई प्राप्त आधारभूत स्वास्थ्य र सरसफाईको अधिकार अन्तर्गत रहदै तथा स्थानीय सरकार संचालन ऐनको दफा ११ को उपदफा (२) को देहाय (झ९) को व्यवस्था कार्यान्वयन गर्न र नेपालको संविधानको धारा २२१ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को अधिकार प्रयोग गरि यो कार्यविधि बनाई लागु गरिएको छ ।

परिच्छेद १**प्रारम्भिक****१) संक्षिप्त नाम, विस्तार र प्रारम्भ :**

- क) यस कार्यविधिको नाम "औषधि पसल(फार्मेसी) संचालन अनुमति, अनुगमन र नियमन कार्यविधि, २०७६ रहेको छ ।
- ख) यो कार्यविधि नगर कार्यपालिकाबाट पारित भई नगर प्रमुखले प्रमाणित गरी स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लागु हुनेछ ।

२) परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

- क) "पालिका" भन्नाले रामपुर नगरपालिकालाई सम्झनु पर्छ ।
- ख) औषधि पसल भन्नाले औषधि बिक्रि वितरण गर्ने उदेश्यले स्थापित थोक तथा खुद्रा औषधि पसल सम्झनु पर्दछ ।
- ग) "नगरपालिका औषधि निरीक्षक" भन्नाले औषधि पसल निरिक्षणको लागि नगरपालिका द्वारा तोकिएको नियम २३ बमोजिम योग्यता प्राप्त नगरपालिकाको कर्मचारी सम्झनु पर्नेछ ।
- घ) "बिभाग" भन्नाले संघीय औषधि व्यवस्था विभाग सम्झनु पर्नेछ ।
- ङ) "औषधि ऐन नियम" भन्नाले संघीय औषधि ऐन सम्झनु पर्छ ।
- च) "जाँचबुझ तथा निरिक्षण नियमावली" भन्नाले संघिय जाँचबुझ तथा निरिक्षण नियमावली सम्झनु पर्छ ।
- छ) "फर्मासिस्ट" भन्नाले नेपाल फार्मेसी परिषदमा फर्मासिस्टमा दर्ता भएका ब्यक्ति सम्झनु पर्छ ।
- ज) "फार्मेसी सहायक" भन्नाले नेपाल फार्मेसी परिषदमा फार्मेसी सहायकमा दर्ता भएका व्यक्ति सम्झनु पर्छ ।

झ) “व्यवसायी” भन्नाले औषधि ऐनको दफा १७ अन्तर्गत मान्यता प्राप्त व्यक्ति सम्झनु पर्छ ।

परिच्छेद २

औषधि पसल दर्ता तथा नबिकरण

३) औषधि पसल दर्ता :

१. यस नगरपालिका भित्र कुनै पनि व्यक्तिले औषधि पसल संचालन गर्न चाहेमा देहायका कागजात सहित औषधि दर्ता नियमावली, २०३८ को अनुसूची ८ बमोजिमको नगरपालिकामा निवेदन दिनु पर्नेछ ।
 - क) औषधि बिक्रि वितरण गर्ने ब्यक्ति/ब्यक्तिहरुको नेपाल फार्मसी परिषदमा फर्मासिस्ट वा फार्मसी सहायकमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ।
 - ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
 - ग) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु ।
 - घ) बिक्रि वितरण गर्ने ब्यक्ति र धनि अलग भएमा धनीको नागरिकताको प्रतिलिपि ।
 - ङ) औषधि बिक्रि वितरण गर्ने ब्यक्ति/ब्यक्तिहरुको औषधि बिक्रि वितरणमा आफै कार्यरत रहने भन्ने कबुलियत ।
२. यो कार्यविधि लागुहुनु पूर्व औषधि व्यवस्था बिभागमा दर्ता भएका नगरपालिका भित्रका औषधि पसलले ६ महिना भित्र प्रमाणपत्रको प्रतिलिपि सहित सूचीकरण गर्नु पर्नेछ ।
३. उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि नगरपालिकाले छानबिन गरि पालिकाले तोकेको दस्तुर लिई औषधि दर्ता नियमावली, २०३८ को अनुसूची ९ बमोजिमको प्रमाणपत्र दिनेछ ।

४) प्रमाणपत्रको म्याद र नबिकरण:

- क) दर्ता भएका औषधि पसलको पहिलो पटक २ वर्ष र त्यसपछि एक एक वर्ष म्याद रहनेछ ।
- ख) प्रमाणपत्रको म्याद समाप्त हुनु अघिनै नगरपालिकाले तोकेको दस्तुर तिरी हरेक वर्षको लागी नबिकरण गराउनु पर्नेछ ।
- ग) कुनै कारणबस समयमा नबिकरण गर्न नसकेमा पहिलो ३ महिनासम्म २५४ थप दस्तुर र त्यस पछिको ९ महिना सत प्रतिशत दस्तुर तिरी नबिकरण गर्न सकिनेछ ।
- घ) एक वर्षसम्म पनि नबिकरण नगरेमा त्यस्तो प्रमाणपत्र स्वतः रद्द भएको मानिनेछ ।

ड) एक पटक रद्द भैसकेको औषधि पसल पुन दर्ता गनु परेमा रद्द भएको प्रमाणपत्र म्याद समाप्त भएको अवधिभरको सत् प्रतिशतको हिसावले जरिवाना समेत तिर्नु पर्ने छ ।

५) बर्गिकरण गर्न सक्ने : नगरपालिका अन्तर्गत संचालन हुने औषधि पसलको सेवा र आकारका आधारमा नगर कार्यपालिकाको कार्यालयले निम्न बमोजिम बर्गिकरण गर्नेछ ।

- क) फर्मासिस्ट मार्फत सेवा प्रदान हुने ठुला, साना वा मझौला
- ख) फार्मेसी सहायक मार्फत सेवा प्रदान हुने ठुला, साना वा मझौला
- ग) व्यवसायी मार्फत सेवा प्रदान हुने ठुला, साना वा मझौला

६) विवरण विभागमा पठाउने: प्रत्येक दर्ता तथा नबिकरण भएका औषधि पसलको रेकर्ड विभागमा पठाईने छ ।

परिच्छेद ३

औषधि पसलको अनुगमन तथा निरिक्षण

७) निरिक्षण, अनुगमन गर्न सक्ने :

१. नगरपालिकाको औषधि निरिक्षकले नगर क्षेत्र भित्रका औषधि पसलको निरिक्षण अनुगमन गर्न सक्नेछ ।
२. उप नियम (१) बमोजिम निरिक्षण गर्दा औषधि ऐन, २०३५ तथा औषधि जाँचबुझ तथा निरिक्षण नियमावली, २०४० मा उल्लेखित विधि अबलम्बन गर्नु पर्नेछ ।

परिच्छेद ४

औषधी पसलको सेवा संचालन

८) औषधी पसल संचालनमा अतिरिक्त सेवा संचालन :

- क) कुनै पनि औषधी पसलले क्लीनिक संचालन गर्न चिकित्सक राखि सेवा संचालन गरेमा चिकित्सकको व्यक्तिगत विवरण सहित क्लीनिक संचालन कार्यविधि नगरपालिकामा पेश गर्नुपर्नेछ ।
- ख) सासाहिक चिकित्सक सेवा प्रदान गर्ने औषधी पसलले चिकित्सकको स्वय प्रमाणित व्यक्तिगत विवरण (cv) र सेवाको किसिम सहितको कार्यविधि नगरपालिकामा पेश गर्नुपर्नेछ ।
- ग) स्थानीय रूपमा सूचना प्रसारण गर्दा सेवा प्रदान गर्ने स्वास्थ्य क्षेत्रको बारेमा नगरपालिकालाई अग्रिम प्रमाणित गराई प्रसारण गर्नुपर्नेछ ।

- घ) औषधी पसलले कुनै विशेषज्ञ शिविर संचालन गर्नुपरेमा नगरपालिकासँग अग्रिम अनुमति लिई संचालन गर्नुपर्ने ।
- ड) चिकित्सकीय सेवा प्रदान गर्दा विरामी संख्या, सेवाको प्रकार, उमेर समुह, लिङ्ग र जातजाती खुलेको प्रतिवेदन प्रत्येक महिनाको ५ गते नगरपालिकाको स्वास्थ्य शाखामा पेश गर्नुपर्नेछ ।
- च) औषधी पसलले अन्य अतिरिक्त सेवा (ल्याव, एक्सरे, ECG, USG आदि) संचालन गर्ने अवस्थामा विभागीय स्वीकृति लिएर आवश्यक कागजात सहित नगर कार्यपालिकाको कार्यालयमा दर्ता गर्न पर्नेछ ।

परिच्छेद ५

बिबिध

९) प्रतिवेदन पठाउनु पर्ने :

- क) नगरपालिकाको औषधि निरीक्षकले निरीक्षण अनुगमन गरिसकेपछि सो को कारवाहीको लागि आफ्नो राय सहित विभागमा पठाउनु पर्नेछ ।
- ख) कुनै बिषयमा बिभागबाट अधिकार प्रत्यायोजन प्राप्त भएको अवस्थामा निरीक्षकले कारवाही किनारा गर्न सक्नेछन ।

१०) निरीक्षकको योग्यता : निरीक्षकको योग्यता औषधि ऐन को दफा २३ मा उल्लेख भएबमोजिम हुनेछ ।

११) कर्मचारी नियुक्ति गर्ने : यो कार्यविधि कार्यान्वयनको लागि नगरपालिकाले योग्यता पुगेको कर्मचारीहरु नियुक्त गर्नेछ । साथै योग्यता पुगेका उपलब्ध जनशक्तिलाई सो कार्यमा खटाउन सक्नेछ ।

१२) संघिय ऐन नियम बमोजिम हुने : यो कार्यविधि अन्तर्गत उल्लेख नभएका बिषय संघिय औषधि ऐन नियम बमोजिम हुने छन ।

प्रमाणीकरण मिति: २०७६/०६/०३

आज्ञाले
(बाबुराम अर्याल)
प्रमुख प्रशासकीय अधिकृत